

Act

Chapter 18

Nepali Interlinear

Reference: Nepali ERV

1 Μετὰ ταῦτα, χωρισθεῖς ἐκ τῶν Ἀθηνῶν, ἦλθεν εἰς Κόρινθον.
पछि यी-कुरा छुटेर बाट - एथेन्सबाट आए मा कोरिन्थमा
[G3326](#) [G3778](#) [G5563](#) [G1537](#) [G3588](#) [G0116](#) [G2064](#) [G1519](#) [G2882](#)

पछि, पावलले एथेन्स छोडे अनि कोरिन्थ गए।

2 καὶ εὐρώων τινα Ἰουδαῖον, ὀνόματι Ἀκύλαν Ποντικὸν τῷ γένει, προσφάτως
र भेट्टाएर एक-जना यहूदी नाम आकुलास पोन्टसको - जातिको भर्खरै
[G2532](#) [G2147](#) [G5100](#) [G2453](#) [G3686](#) [G0207](#) [G4193](#) [G3588](#) [G1085](#) [G4373](#)

ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ
आएको बाट - इटालीबाट र प्रिस्किल्ला पत्नी उनकी कारणले -
[G2064](#) [G0575](#) [G3588](#) [G2482](#) [G2532](#) [G4252](#) [G1135](#) [G0846](#) [G1223](#) [G3588](#)

διατεταχένοι Κλαύδιον χωρίζεσθαι πάντα τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης.
आज्ञा-दिएको-थियो क्लाउडियसले छुट्न सबै ती यहूदीहरूलाई बाट - रोमबाट
[G1299](#) [G2804](#) [G5563](#) [G3956](#) [G3588](#) [G2453](#) [G0575](#) [G3588](#) [G4516](#)

προσῆλθεν αὐτοῖς,
गए उनीहरूकहाँ
[G4334](#) [G0846](#)

तिनले त्यहाँ अक्वीला नाउँ भएको एकजना यहूदी भेटे। अक्वीला पोन्टस भन्ने प्रदेशमा जन्मिएका थिए। तर उनी र उनकी पत्नी प्रिस्किला भर्खरै इटालीबाट कोरिन्थ आइपुगेका थिए किनभने क्लाउडियसले सबै रोम छोड्नु पर्छ भन्ने आदेश गरेका थिए। पावल तिनीहरूलाई भेट्न गए।

3 καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενον παρ' αὐτοῖς καὶ ἠργάζετο; ἦσαν
र कारणले - समान-पेशाको भएकोले बसे सँगै उनीहरूसँग र काम-गरे थिए
[G2532](#) [G1223](#) [G3588](#) [G3673](#) [G1510](#) [G3306](#) [G3844](#) [G0846](#) [G2532](#) [G2038](#) [G1510](#)

γὰρ σκηνοποιοὶ τῆ τέχνης.
किनभने पाल-बनाउने - पेशामा
[G1063](#) [G4635](#) [G3588](#) [G5078](#)

तिनीहरूले पावलले जस्तै तम्बू बनाउने काम गर्थे। पावल तिनीहरू सँगै बसे र तिनीहरूसँग तम्बू बनाउने काम गरे।

4 διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον. ἔπειθ' ἔειπεν
वाद-विवाद-गर्थे अनि मा - सभाघरमा हरेक सबै शब्बाथमा मनाउँदै-थे र
[G1256](#) [G1161](#) [G1722](#) [G3588](#) [G4864](#) [G2596](#) [G3956](#) [G4521](#) [G3982](#) [G5037](#)

Ἰουδαίους καὶ Ἕλληνας.
यहूदीहरू र ग्रीकहरूलाई
[G2453](#) [G2532](#) [G1672](#)

प्रत्येक विश्रामको दिन पावल सभाघरमा यहूदीहरू र ग्रीकहरूसँग कुरा गर्थे। तिनले येशूमा विश्राम पार्न लगातार तिनीहरूमाथि प्रयत्न गरिरहे।

5	Ὡς जब G5613	δὲ अनि G1161	κατῆλθον आए G2718	ἀπὸ बाट G0575	τῆς - G3588	Μακεδονίας म्यासेडोनियाबाट G3109	ὃ - G3588	τε र G5037	Σιλᾶς सिलास G4609	καὶ र G2532	ὁ - G3588
	Τιμόθεος, तिमोथी G5095	συνείχετο समर्पित-भए G4912	τῷ - G3588	λόγῳ वचनमा G3056	ὁ - G3588	Παῦλος, पावलले G3972	διαμαρτυρόμενος गवाही-दिंदै G1263	τοῖς ती G3588	Ἰουδαίους, यहूदीहरूलाई G2453		
	εἶναι हुनुहुन्छ G1510	τὸν - G3588	Χριστὸν ख्रीष्ट G5547	Ἰησοῦν. येशू G2424							

सिलास र तिमोथी म्यासिडोनियाबाट पावललाई भेट्न कोरिन्थमा आए। त्यसपछि आफ्नो समय मानिसहरूलाई सुसमाचार भन्नामा बिताए। उनले यहूदीहरूलाई येशू नै ख्रीष्ट हुन भनेर देखाए।

6	ἀντιτασσομένων विरोध-गर्दा G0498	δὲ अनि G1161	αὐτῶν उनीहरूले G0846	καὶ र G2532	βλασφημούντων; निन्दा-गर्दा G0987	ἐκτιναξάμενος झारे G1621	τὰ - G3588	ἱμάτια, लुगा G2440			
	εἶπεν भने G3004	πρὸς लाई G4314	αὐτοῦς, उनीहरूलाई G0846	Τὸ - G3588	αἷμα रगत G0129	ὑμῶν तिमीहरूको G4771	ἐπι माथि G1909	τὴν - G3588	κεφαλὴν शिरमा G2776	ὑμῶν; तिमीहरूको G4771	καθαρός निर्दोष G2513
	ἐγώ. म G1473	ἀπὸ अब-देखि G0575	τοῦ - G3588	νῦν, यसपछि G3568	εἰς मा G1519	τὰ ती G3588	ἔθνη जातिहरूका G1484	πορεύσομαι. जानेछु G4198			

तर यहूदीहरूले पावलको शिक्षाहरू ग्रहण गरेनन्। यहूदीहरूले एकदमै निन्दनीय वचनहरू लगाए। यसकारण पावलले आफ्नो लुगाहरूबाट धुला झारे। उनले यहूदीहरूलाई भने, “यदी तिमीहरू मुक्ति चाँहदैनौ भने, त्यो तिमीहरूकै गल्ती हुनेछ! मैले आफूले सक्दो गरें। अब म गैर-यहूदीहरूका जान्छु।”

7	καὶ र G2532	μεταβάς सरेर G3327	ἐκεῖθεν त्यहाँबाट G1564	εἰσῆλθεν भिन्न-गयो G1525	εἰς मा G1519	οἰκίαν घरमा G3614	τινὸς एक-जनाको G5100	ὀνόματι नाम G3686	Τιτίου तितियस G5103	Ἰούστου, युस्तस G2459
	σεβομένου भक्ति-गर्ने G4576	τὸν - G3588	Θεόν, परमेश्वरको G2316	οὗ जसको G3739	ἢ - G3588	οἰκία घर G3614	ἦν थियो G1510	συνομοροῦσα जोडिएको G4927	τῇ - G3588	συναγωγῇ. सभाघरसँग G4864

पावल सभाघरबाट बिदा लिए अनि टाइटस जुसटस नाउँ भएको मानिसको घरमा गए। त्यस मानिस सत्य परमेश्वरको पूजाहारी थियो। उसको घर सभाघरकै अर्कोपट्टि थियो।

8	Κρίσπος क्रिस्पोस G2921	δὲ, अनि G1161	ὁ - G3588	ἀρχισυνάγωγος, सभाघर-अध्यक्षले G0752	ἐπίστευσεν विश्वास-गरे G4100	τῷ - G3588	Κυρίῳ, प्रभुमा G2962	σὺν सहित G4862	ὅλῳ सबै G3650	τῷ - G3588
	οἴκῳ घरपरिवार G3624	αὐτοῦ. उनको G0846	καὶ र G2532	πολλοὶ धेरै G4183	τῶν - G3588	Κορινθίων कोरिन्थीहरूले G2881	ἀκούοντες, सुनेर G0191	ἐπίστευον विश्वास-गर्दै-थिए G4100	καὶ र G2532	
	ἐβαπτίζοντο. बप्तिस्मा-लिइन् G0907									

क्रिस्पोस सभाघरको प्रमुख थिए। क्रिस्पोस र अन्य सबै मानिसहरू जो उनको घरमा बस्दथे उनीहरूले प्रभुमा विश्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावल ले प्रचारारेको सु-समाचारमा बिस्वास गरे। कोरिन्थका धेरै मानिसहरूले पनि पावलको समाचार ध्यान लगाएर सुने अनि विश्वास गरे अनि बप्तिस्मा लिए।

9 Εἶπεν δὲ ὁ Κύριος ἐν νυκτὶ δι' ὀράματος τῷ Παύλῳ, Μὴ φοβοῦ,
 भन्नुभयो अनि - प्रभुले मा रातमा द्वारा दर्शनमा - पावललाई नडराउ भय-नमान
[G3004](#) [G1161](#) [G3588](#) [G2962](#) [G1722](#) [G3571](#) [G1223](#) [G3705](#) [G3588](#) [G3972](#) [G3361](#) [G5399](#)

ἀλλὰ λάλει, καὶ μὴ σιωπήσης,
 बरु बोल र नगर चुप-नलाग
[G0235](#) [G2980](#) [G2532](#) [G3361](#) [G4623](#)

| राति पावलले दर्शन पाए। यो दर्शनमा प्रभुले तिनलाई भने, “नडराऊ! लगातार मानिसहरूसंग बोलिरहौ! नरोक!

10 διότι ἐγὼ εἶμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεται σοὶ τοῦ κακῶσαί σε,
 किनभने म छु सँगै तिम्रो र कोहीले आक्रमण-गर्नेछैन तँलाई - हानि-गर्न तँलाई
[G1360](#) [G1473](#) [G1510](#) [G3326](#) [G4771](#) [G2532](#) [G3762](#) [G2007](#) [G4771](#) [G3588](#) [G2559](#) [G4771](#)

διότι λαός ἐστὶ μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
 किनभने मानिसहरू छन् मेरा धेरै मा - शहरमा यसमा
[G1360](#) [G2992](#) [G1510](#) [G1473](#) [G4183](#) [G1722](#) [G3588](#) [G4172](#) [G3778](#)

| म तिमीसंग छु। तिमीलाई नोक्सान पार्न कुनै प्रयत्न सफल हुदैन। मेरा धेरै मानिसहरू यस शहरमा छन्।”

11 Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον
 बसे अनि वर्ष र महिना छ सिकाउँदै मा उनीहरूमा - वचन
[G2523](#) [G1161](#) [G1763](#) [G2532](#) [G3376](#) [G1803](#) [G1321](#) [G1722](#) [G0846](#) [G3588](#) [G3056](#)

τοῦ Θεοῦ.
 - परमेश्वरको
[G3588](#) [G2316](#)

| पावल त्यहाँ डेढ वर्षसम्म बसे, अनि तिनीहरू माझ परमेश्वरको वचनको शिक्षा दिए।

12 Γαλιίῳνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ
 गालियोन अनि राज्यपाल भएर - आखायाको एकजुट-आक्रमण-गरे एकमतले ती
[G1058](#) [G1161](#) [G0446](#) [G1510](#) [G3588](#) [G0882](#) [G2721](#) [G3661](#) [G3588](#)

Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
 यहूदीहरूले - पावललाई र ल्याए उनलाई मा - न्यायासनमा
[G2453](#) [G3588](#) [G3972](#) [G2532](#) [G0071](#) [G0846](#) [G1909](#) [G3588](#) [G0968](#)

| गल्लियो अखैया अञ्चलका राज्यपाल भए। कोही यहूदीहरूले उनीसित न्यायलयमा लगे।

13 λέγοντες ὅτι, Παρὰ τὸν νόμον, ἀναπαίθεται οὗτος τοὺς ἀνθρώπους σέβασθαι
 भन्दै कि विरुद्धमा - नियमको उकसाउँदैछ यसले ती मानिसहरूलाई भक्ति-गर्न
[G3004](#) [G3754](#) [G3844](#) [G3588](#) [G3551](#) [G0374](#) [G3778](#) [G3588](#) [G0444](#) [G4576](#)

τὸν Θεόν.
 - परमेश्वरको
[G3588](#) [G2316](#)

| यहूदीहरूले गल्लियोलाई भने, “यस मानिसले हाम्रो कानूनको विरुद्ध ईश्वर पूज्नु भनेर मानिसहरूलाई फकाउने चेष्टा गर्दैछ!”

14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλιίῳνος πρὸς
 खोल्न-लाग्दा अनि - पावलले खोल्न - मुख भने - गालियोनले लाई
[G3195](#) [G1161](#) [G3588](#) [G3972](#) [G0455](#) [G3588](#) [G4750](#) [G3004](#) [G3588](#) [G1058](#) [G4314](#)

τοὺς Ἰουδαίους, εἰ μὲν ἦν ἀδίκημά τι, ἢ ῥαδιούργημα πονηρόν, ᾧ
 ती यहूदीहरूलाई यदि त थियो अपराध केही वा दुष्ट-कार्य खराब हे
[G3588](#) [G2453](#) [G1487](#) [G3303](#) [G1510](#) [G0092](#) [G5100](#) [G2228](#) [G4467](#) [G4190](#) [G5599](#)

Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν;
 यहूदीहरू अनुसार तर्कले - सहन्थे तिमीहरूको
[G2453](#) [G2596](#) [G3056](#) [G0302](#) [G0430](#) [G4771](#)

पावलले केही भन्न लागेका थिए तर गल्लियोले यहूदीहरूलाई भने, “यदि यी कुराहरू गल्ती अथवा अपराधपूर्ण कामका भाए म तिमीहरूका कुरा सुन्ने थिएँ।

15 εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου, καὶ ὀνομάτων, καὶ νόμου τοῦ
यदि तर प्रश्नहरू हुन् बारेमा वचनको र नामहरूको र नियमको -
[G1487](#) [G1161](#) [G2213](#) [G1510](#) [G4012](#) [G3056](#) [G2532](#) [G3686](#) [G2532](#) [G3551](#) [G3588](#)

καθ' ὑμᾶς, ὅψεσθε αὐτοί; κριτῆς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.
अनुसारको तिमीहरूको हेर्नुहोस् आफैं न्यायकर्ता म यी-कुराको हुन्न चाहन्न हुन्न
[G2596](#) [G4771](#) [G3708](#) [G0846](#) [G2923](#) [G1473](#) [G3778](#) [G3756](#) [G1014](#) [G1510](#)

तर यी शब्दहरू, नाउँहरू र तिमीहरूकै व्यवस्था विषयको हो। यसर्थ यी समस्याहरू तिमीहरू आफैं मिलाऊ। म त्यस्ता प्रकारका कुराहरूमा न्यायकर्ता हुन चाहन्न।”

16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
र निकाले उनीहरूलाई बाट - न्यायासनबाट
[G2532](#) [G0556](#) [G0846](#) [G0575](#) [G3588](#) [G0968](#)

तब तिनीहरूलाई गल्लियोले न्यायलयबाट विदा दिए।

17 ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην, τὸν ἀρχισυνάγωγον, ἔτυπτον ἔμπροσθεν
समातेर अनि सबैले सोस्थेनेसलाई - सभाघर-अध्यक्षलाई कुटे अगाडि
[G1949](#) [G1161](#) [G3956](#) [G4988](#) [G3588](#) [G0752](#) [G5180](#) [G1715](#)

τοῦ βήματος. καὶ οὐδὲν τούτων τῷ Γαλλίῳ ἐμελεν.
- न्यायासनको र केही-पनि यी-कुराको - गालियोनलाई वास्ता-थिएन
[G3588](#) [G0968](#) [G2532](#) [G3762](#) [G3778](#) [G3588](#) [G1058](#) [G3199](#)

तब तिनीहरूले सभाघरका अध्यक्ष सोस्थेनिजलाई पक्रे अनि न्यायलय सामुन्ने तिनलाई कुटे। तर गल्लियोले यसमा केही चासो देखाएन।

18 Ὁ δὲ Παῦλος, ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς
- अनि पावलले अझै बस्यो-पछि दिनहरू धेरै ती भाइहरूलाई
[G3588](#) [G1161](#) [G3972](#) [G2089](#) [G4357](#) [G2250](#) [G2425](#) [G3588](#) [G0080](#)

ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ
विदाई-दिएर जहाज-चढे मा - सिरिया-तिर र सँगै उनीसँग प्रिस्किल्ला र
[G0657](#) [G1602](#) [G1519](#) [G3588](#) [G4947](#) [G2532](#) [G4862](#) [G0846](#) [G4252](#) [G2532](#)

Ἀκύλας, κειράμενος ἐν Κενχρεαῖς τὴν κεφαλὴν; εἶχεν γὰρ εὐχὴν.
आकुलास खौरिएर मा केन्ख्रियामा - कपाल थियो किनभने भाकल
[G0207](#) [G2751](#) [G1722](#) [G2747](#) [G3588](#) [G2776](#) [G2192](#) [G1063](#) [G2171](#)

पावल दाज्यू-भाइहरूसंग धेरै दिन बसे। त्यपछि विदा लिएर जलपथबाट सिरिया गए। प्रिस्किला र अक्वीला पनि तिनीसँगै थिए। किंक्रियामा परमेश्वरसंग आफ्नो प्रतिज्ञा पुरा गर्न पावलले आफ्नो केश कटाए।

19 κατήντησαν δὲ εἰς Ἔφεσον, κακείνους κατέλιπεν αὐτοῦ. αὐτὸς δὲ
पुगे अनि मा एफेससमा र-तिनीहरूलाई छोडिदिए त्यहाँ आफैं अनि
[G2658](#) [G1161](#) [G1519](#) [G2181](#) [G2548](#) [G2641](#) [G0847](#) [G0846](#) [G1161](#)

εἰσελθὼν εἰς τὴν συναγωγὴν, διελέξατο τοῖς Ἰουδαίοις.
भिन्न-गएर मा - सभाघरमा वाद-विवाद-गरे ती यहूदीहरूसँग
[G1525](#) [G1519](#) [G3588](#) [G4864](#) [G1256](#) [G3588](#) [G2453](#)

त्यसपछि तिनीहरू एफिससमा गए। त्यहाँ तिनले प्रिस्किला र अक्वीलालाई छाडी राखे। तिनी एफिससमा हुँदा सभाघरमा गए अनि यहूदीहरूसंग बात गरे।

20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι, οὐκ ἐπένευσεν,
बिन्ती-गर्दा अनि उनीहरूले अझै लामो समय बस्न हुँदैन सहमति-दिए
[G2065](#) [G1161](#) [G0846](#) [G1909](#) [G4119](#) [G5550](#) [G3306](#) [G3756](#) [G1962](#)

तिनीहरूले पावललाई अझै केही दिन सम्म बस्ने आग्रह गरे तर तिनले मानेनन्।

- 21 ἀλλὰ ἀποταξάμενος, καὶ εἰπὼν, <Δεῖ με πάντως, τὴν ἑορτὴν τὴν
 बरु विदाई-दिदे र भन्दै आवश्यक-छ मैले अवश्य - चाड -
[G0235](#) [G0657](#) [G2532](#) [G3004](#) [G1163](#) [G1473](#) [G3843](#) [G3588](#) [G1859](#) [G3588](#)
- ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα>; Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς, τοῦ
 आउने मनाउन मा यरूशलेममा फेरि फर्किनेछु कहाँ तिमीहरूकाहाँ -
[G2064](#) [G4160](#) [G1519](#) [G2414](#) [G3825](#) [G0344](#) [G4314](#) [G4771](#) [G3588](#)
- Θεοῦ θέλοντος. ἀνήχθη ἀπὸ τῆς Ἐφέσου.
 परमेश्वरले चाहनुभयो-भने यात्रा-गरे बाट - एफेससबाट
[G2316](#) [G2309](#) [G0321](#) [G0575](#) [G3588](#) [G2181](#)

पावलले विदा लिएर हिंडने बेलामा भने, “यदि परमेश्वरको इच्छा भयो भने म तपाईंहरूकोमा आउनेछु।” अनि तिनी एफिससबाट जल यात्रा गरेर गए।

- 22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν,
 र ओर्लिएर मा कैसरियामा गएर र अभिवादन-गरेर - मण्डलीलाई
[G2532](#) [G2718](#) [G1519](#) [G2542](#) [G0305](#) [G2532](#) [G0782](#) [G3588](#) [G1577](#)
- κατέβη εἰς Ἀντιόχειαν.
 ओर्लिए मा अन्तियोखियामा
[G2597](#) [G1519](#) [G0490](#)

पावल सिजरिया शहरमा गए। तब मण्डलीलाई अभिवादन गर्न उनी यरूशलेम सम्म गए अनि तब एन्टिओक झरे।

- 23 καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν
 र केही-समय समय बिताएर निस्क्यो हिंड्दै क्रमशः - गलातिया
[G2532](#) [G4160](#) [G5550](#) [G5100](#) [G1831](#) [G1330](#) [G2517](#) [G3588](#) [G1054](#)
- χώραν καὶ Φρυγίαν, στηρίζων πάντας τοὺς μαθητάς.
 प्रदेश र फ्रिगियाबाट दृढ-पादै सबै ती चेलाहरूलाई
[G5561](#) [G2532](#) [G5435](#) [G1991](#) [G3956](#) [G3588](#) [G3101](#)

त्यहाँ तिनी केही समय बसे। त्यसपछि त्यहाँबाट तिनी गलातिया र फ्रिगिया प्रदेशहरूमा गए। अनि चेलाहरूको उत्साह बढाए।

- 24 Ἰουδαῖος δὲ τις, Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γενεῖ, ἀνὴρ λόγιος,
 यहूदी अनि एक-जना अपोल्लोस नामको अलेक्जान्द्रियाको - जातिको पुरुष विद्वान
[G2453](#) [G1161](#) [G5100](#) [G0625](#) [G3686](#) [G0221](#) [G3588](#) [G1085](#) [G0435](#) [G3052](#)
- κατήντησεν εἰς Ἔφεσον. δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
 पुगे मा एफेससमा सक्षम भएर मा ती धर्मशास्त्रहरूमा
[G2658](#) [G1519](#) [G2181](#) [G1415](#) [G1510](#) [G1722](#) [G3588](#) [G1124](#)

अपोल्लस नाउँ भएको एकजना यहूदी एफिससमा आए। उनी एलेक्जेन्ड्रिया भन्ने शहरमा जन्मिएका थिए। उनी एक विद्वान मानिस थिए। उनलाई धर्मशास्त्रमाथि राम्रो ज्ञान थियो।

- 25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου. καὶ ζέων τῷ πνεύματι,
 यसलाई थियो सिकाइएको - बाटो - प्रभुको र जोसिलो - आत्मा
[G3778](#) [G1510](#) [G2727](#) [G3588](#) [G3598](#) [G3588](#) [G2962](#) [G2532](#) [G2204](#) [G3588](#) [G4151](#)
- ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ
 बोल्थे र सिकाउँथे सही-रूपमा ती बारेमा - येशूको जान्दै मात्र -
[G2980](#) [G2532](#) [G1321](#) [G0199](#) [G3588](#) [G4012](#) [G3588](#) [G2424](#) [G1987](#) [G3440](#) [G3588](#)
- βάπτισμα Ἰωάννου.
 बपतिस्मा यूहन्नाको
[G0908](#) [G2491](#)

उनले प्रभुको मार्गको विषयमा राम्ररी सिकेका थिए अनि पुरा उत्साहित थिए। येशूका विषयमा उनले जे जति कुरा गरे सबै सही थियो। तर उनले यूहन्नाले बातएको बपतिस्माको विषयमा मात्र जान्दथे।

26	οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ	यसले र सुरु-गर्यो निर्भयता-पूर्वक-बोल्न मा - सभाघरमा सुनेर अनि	G3778	G5037	G0756	G3955	G1722	G3588	G4864	G0191	G1161
	αὐτοῦ, Πρίσκιλλα καὶ Ἀκύλας, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῶ	उनको-कुरा प्रिस्किल्ला र आकुलासले साथमा-लिए उनलाई र अझै-सही-रूपमा उनलाई	G0846	G4252	G2532	G0207	G4355	G0846	G2532	G0199	G0846
	ἐξέθεντο τὴν ὁδὸν τοῦ Θεοῦ.	व्याख्या-गरे - बाटो - परमेश्वरको	G1620	G3588	G3598	G3588	G2316				

उनी सभाघरमा निर्धक्क बोल्न थाले। प्रिस्किल्ला र अक्वीलाले उनले भनेको सुने। तिनीहरूले उनलाई आफ्नो घरमा लगे अनि परमेश्वरको बाटोको विषयमा उनलाई अझ स्पष्ट पारेर बुझाई दिए।

27	βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ	चाहदा अनि उनले जान मा - आखायामा उत्साहित-पारेर ती	G1014	G1161	G0846	G1330	G1519	G3588	G0882	G4389	G3588
	ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν, ὃς παραγενόμενος,	भाइहरूले लेखे ती चेलाहरूलाई स्वागत-गर्न उनलाई जसले पुगेर	G0080	G1125	G3588	G3101	G0588	G0846	G3739	G3854	
	συνεβάλετο πολλὸ τοῖς πεπειστυκόσιν διὰ τῆς χάριτος.	धेरै-सहायता-दिए ठूलो ती विश्वास-गरेकाहरूलाई द्वारा - अनुग्रहले	G4820	G4183	G3588	G4100	G1223	G3588	G5485		

अपोल्लस अखैया देशमा जान इच्छुक थिए। यसैले एफिससका दाज्यूभाइहरूले उनलाई सहयोग गरे। अखियामा भएका येशूका चेलाहरूलाई तिनीहरूले त्यहाँ अपोल्लासलाई ग्रहण गर्नु भनि चिट्ठी लेखे। अखियामा प्रभुको अनुग्रहले गर्दा येशू प्रति यी चेलाहरूको विश्वास थियो अनि अपोल्लस तिनीहरूको ठूलो सहायक बने।

28	εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνύς διὰ	बलियो-रूपमा किनभने ती यहुदीहरूलाई खण्डन-गर्दै-थे सार्वजनिक-रूपमा प्रमाणित-गर्दै द्वारा	G2159	G1063	G3588	G2453	G1246	G1219	G1925	G1223
	τῶν γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν.	ती धर्मशास्त्रहरूबाट हुनुहुन्छ - ख्रीष्ट येशू	G3588	G1124	G1510	G3588	G5547	G2424		

उनले सबै मानिसहरूका समक्ष यहुदीहरूको विरोधमा वहस गरे। अपोल्लासले प्रत्यक्ष यहुदीहरू गल्ती भएको प्रमाण गरे। उनले धर्मशास्त्रको आधारमा येशू नै ख्रीष्ट हुन भन्ने प्रमाण दिए।